



सम्पदा लघुवित वितीय संस्था लिमिटेड

Sampada Laghubitta Bittiya Sanstha Limited

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित वितीय संस्था (राष्ट्रिय स्तरको कार्यक्रम भएको)

क.इ.न. १६४७९३/७३/०७४
ने.रा.बैंक/ह.प्रा./"घ"/५४/०७४/०७४
पान नं.: ६०५४३८४७

मिति : २०८२/०४/०१

कर्जाको व्याजदर सम्बन्धी सूचना

नेपाल राष्ट्रबैंकले इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित वितीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १४/०८१ को बुद्धी नं. २ कर्जाको व्याजदर सम्बन्धी व्यवस्थामा भएको संशोधन/परिमार्जन /थप व्यवस्था सहित संस्थाले आफ्ना ग्राहकसँग कर्जामा लिने व्याजदर आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी त्रयमासिक रूपमा निर्धारण गर्नु पर्नेछ । यसरी व्याजदर निर्णारण गर्दा लघुवित वितीय संस्थाहरूले आफ्नो पछिल्लो तीन महिनाको प्रकाशित औसत आधार दरमा प्रिमियम थप गरी निर्धारण गर्नुपर्नेछ साथै यसरी व्याजदर निर्धारण गर्दा यस बैंकबाट प्रकाशित देशको वर्तमान आर्थिक तथा वितीय स्थितिमा उल्लेख भए बमोजिम वाणिज्य बैंकहरूको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दर भन्दा बढी हुने गरी कर्जाको व्याजदर निर्धारण गर्न पाइने हैन भन्ने व्यवस्था रहेको छ ।

तसर्थ यस वितीय संस्थाको तिन महिनाको औसत आधार दर १२.५१ प्रतिशत रहेको छ । उक्त औसत दरमा ३ प्रतिशत बिन्दुको प्रिमियम थप गर्दा कर्जाको व्याजदर १५.५१ प्रतिशत हुन जाने छ ।

२०८२ जेठ महिनाको वाणिज्य बैंकहरूको औसत व्याजदर ६.०९ प्रतिशत रहेकोमा उक्त औसत आधार दरमा ९ प्रतिशत बिन्दुले थप गर्दा १५.०९ प्रतिशत व्याजको दरले २०८२ श्रावण १ गते देखि लगानी हुने सम्पूर्ण कर्जाको व्याजदर कायम गरीएको छ, उल्लेखित व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

कर्जाको व्याजदर :

क्र.सं.	कर्जा सेवाहरु	व्याजदर	कैफियत
१	(स्थिर व्याजदर) २०८२ श्रावण महिनाबाट आश्विन मसान्तसम्म लगानी हुने सम्पूर्ण धितो तथा विना धितो अन्तर्गतका कर्जाहरूको व्याजदर	१५.०९%	कर्जा भुक्तानी अवधिभर व्याजदर परिवर्तन नहुने ।
२	(परिवर्तनीय व्याजदर) २०८२ श्रावण महिनाबाट आश्विन मसान्तसम्म लगानी हुने सम्पूर्ण धितो तथा विना धितो अन्तर्गतका कर्जाहरूको व्याजदर	१५.०९%	आधार दरको परिवर्तनसँगसँगै कर्जाको व्याजदर परिवर्तन हुने ।



+977 065 580407



<https://sampadalaghubitta.com.np>
info@sampadalaghubitta.com.np

साधना लघुवित वितीय संस्था लि. र सबैको लघुवित वितीय संस्था लि. एक आपसमा जाग्रितको



Bandipur-1, Dumar,
Tanahun, Nepal